

# Hos

## Chapter 12

Nepali Interlinear

Reference: Nepali ERV

עִם- सँग	וּבְרִית र-करार	יְרֵבָה बढाउँछ	וְשָׂד र-विनाश	כָּבוֹד झूट	הַיּוֹם दिनभरि	כָּל- सारा	קָדִים पूर्वीय-बतास	וּרְחָק र-खेदछ	רֹחַק बतास	רָעָה चराउँछ	אֶפְרַיִם एफ्राइमले	1
	<a href="#">H1285</a>		<a href="#">H7701</a>	<a href="#">H3577</a>	<a href="#">H3117</a>	<a href="#">H3605</a>	<a href="#">H6921</a>	<a href="#">H7291</a>	<a href="#">H7307</a>		<a href="#">H0669</a>	
							וְשָׂמֵן पठाइन्छ	לְמִצְרַיִם मिश्रमा	יְרֵאתוֹ र-तेल	אֲשֹׁר तिनीहरूले-गर्छन्	אֲשֹׁר अशूरसँग	
							<a href="#">H2986</a>	<a href="#">H4714</a>	<a href="#">H8081</a>	<a href="#">H3772</a>	<a href="#">H0804</a>	

एप्रैमले आफ्नो समय नष्ट गर्छ। इस्राएल दिनभरि “हावाको पछि पछि भागिहिँड्छ”। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अशूरहरूसँग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।

כְּדָרָב उसका-चालहरूअनुसार	יַעֲקֹב याकूबलाई	עַל- माथि	וּלְפָקֵד र-दण्ड-दिन	יְהוּדָה यहूदासँग	עִם- सँग	לְיִהוּוָה परमप्रभुको	וְרִיב र-मुद्दा-छ	2
<a href="#">H1870</a>	<a href="#">H3290</a>			<a href="#">H3063</a>		<a href="#">H3068</a>	<a href="#">H7379</a>	
				לְ उसलाई	יָשִׁיב फिर्ता-गर्नुहुनेछ	כְּמַעֲלָיו उसका-कामहरूअनुसार		
					<a href="#">H7725</a>	<a href="#">H4611</a>		

परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरुद्धमा छ। याकूबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ।

אֱלֹהִים: परमेश्वरसँग	אֶת- सँग	שָׁרָה संघर्ष-गर्नुभयो	וּבְאוֹנוֹ र-आफ्नो-बलले	אֲחִיו दाजुको-कुर्कुच्चा	אֶת- आफ्ना	עַקֵּב समात्यो	כְּבִטָּן गर्भमा	3
<a href="#">H0430</a>	<a href="#">H0854</a>	<a href="#">H8280</a>	<a href="#">H0202</a>	<a href="#">H0251</a>	<a href="#">H0853</a>	<a href="#">H6117</a>	<a href="#">H0990</a>	

जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छलन शुरू गर्‍यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुशती लड्यो।

יְמִצְאָנוּ उहाँले-उसलाई-भेट्नुभयो	בֵּית-אֵל बेथेलमा	לְ उहाँलाई	וַיִּתְחַנֵּן- र-बिन्ती-गर्‍यो	רֹאֵי रोयो	וַיִּגְדַּל र-जित्यो	מַלְאָכָה स्वर्गदूतसँग	אֶל- सँग	וַיִּשָׂר र-उसले-संघर्ष-गर्‍यो	4
<a href="#">H4672</a>	<a href="#">H1008</a>			<a href="#">H1058</a>	<a href="#">H3201</a>	<a href="#">H4397</a>	<a href="#">H0413</a>	<a href="#">H7786</a>	
						עֲמֻנּוֹ: हामीसँग	וַיִּבָּר बोल्नुहुन्छ	וְשָׁם र-त्यहाँ	
							<a href="#">H1696</a>	<a href="#">H8033</a>	

याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्‍यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्‍यो। यो घटना बेथेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसँग बातचीत गर्‍यो।

זְכָרוֹ: उहाँको-नाम-हो	יְהוָה परमप्रभु	הַצְּבָאוֹת सर्वशक्तिमान	אֱלֹהֵינוּ सेनाहरूका-परमेश्वर	וַיְהוָה र-परमप्रभु	5
<a href="#">H2143</a>	<a href="#">H3068</a>		<a href="#">H0430</a>	<a href="#">H3068</a>	

यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो।

תְּמִיד: सधैं	אֱלֹהֵינוּ तिमी-परमेश्वरतिर	אֶל- तिर	וּקְנָה र-प्रतीक्षा-गर	שָׂמֵר पालन-गर	וּמְשַׁפֵּט र-न्याय	קָרָה करुणा	תְּשׁוּבָה फर्कनुपर्छ	בְּאֵלֵינוּ तिमी-परमेश्वरतिर	וְאֵתָה र-तिमी	6
<a href="#">H8548</a>	<a href="#">H0430</a>	<a href="#">H0413</a>		<a href="#">H8104</a>	<a href="#">H4941</a>		<a href="#">H7725</a>	<a href="#">H0430</a>		

यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँचो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैं निर्भर गर।

7	כַּנְעַן	בִּירוֹ	מֵאֲזִי	מְרֻמָּה	לַעֲשֹׂק	אַהֲבָ:
	व्यापारीका	हातमा-छ	छली-तराजू	छलका	शोषण-गर्नु	मन-पराउँछ
	<a href="#">H3027</a>	<a href="#">H3027</a>	<a href="#">H3976</a>	<a href="#">H4820</a>	<a href="#">H6231</a>	<a href="#">H0157</a>

“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठगछ। उसको तराजू झूटो छ।

8	וְנֹאמְרָ	אַבְרָם	אַךְ	עֲשָׂרְתִּי	מִצָּאתַי	אֶזְנוֹ	לִי	כָּל-	יְנִיעָי
	र-एफ्राइमले-भन्छ	एफ्राइम	साँच्चै	म-धनी-भएँ	मैले-पाएँ	सम्पत्ति	मेरो-लागि	मेरा-सबै	परिश्रमहरूमा
	<a href="#">H0559</a>	<a href="#">H0669</a>	<a href="#">H0389</a>	<a href="#">H6238</a>	<a href="#">H4672</a>	<a href="#">H0202</a>	<a href="#">H3605</a>	<a href="#">H3605</a>	<a href="#">H3018</a>
	לֹא	יִמְצְאוּ	לִי	עוֹן	אַשְׁרָ-	הַטָּא:			
	कसैले-पाउने-छैनन्	पाउने-छैनन्	ममा	अपराध	जुन	पाप-हो			
	<a href="#">H3808</a>	<a href="#">H4672</a>	<a href="#">H5771</a>	<a href="#">H2399</a>					

‘एप्रैम भन्छ, ‘म धनी छु। मैले साँचो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’

9	וְאֲנִי	יְהוָה	אֱלֹהֵיךָ	מִאֲרָץ	מִצְרַיִם	עָרִי	אֲשִׁיבָהּ	בְּאֶהְלֵם	כִּימִי
	तर-म	परमप्रभु	तिम्रो-परमेश्वर	देशबाट	मिश्रको	फेरि	तिमीलाई-बसाउनेछु	पालहरूमा	चाडका-दिनहरूमा-जस्तो
	<a href="#">H0595</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H0776</a>	<a href="#">H4714</a>	<a href="#">H5750</a>	<a href="#">H3427</a>	<a href="#">H0168</a>	<a href="#">H3117</a>
	מוֹעֵד:								
	चाडमा								
	<a href="#">H4150</a>								

“तर जबदेखि तिमी मिश्रदेशमा थियो म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु।

10	וְדַבַּרְתִּי	עַל-	הַנְּבִיאִים	וְאֲנִי	תִּזְוֶן	הַרְבִּיתִי	וּבְיָד	הַנְּבִיאִים
	र-मैले-बोलें	माथि	अगमवक्ताहरूमाथि	र-मैले	धेरै-दर्शनहरू	बढाएँ	र-अगमवक्ताहरूद्वारा	अगमवक्ताहरूद्वारा
	<a href="#">H1696</a>		<a href="#">H5030</a>	<a href="#">H0595</a>	<a href="#">H2377</a>		<a href="#">H3027</a>	<a href="#">H5030</a>
	אַדְמָה:							
	दृष्टान्तहरू-दिउँ							
	<a href="#">H1819</a>							

मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु।

11	אִם-	וְלֵעָר	אֶזְנוֹ	אֶדְ-שׁוּא	תִּי	בְּגִלְגָּל	שְׁרִים	זָכוּ	נִם
	यदि	गिलाद	दुष्ट-छ	निश्चय-नै	व्यर्थ	तिनीहरू-भए	साँढेहरू	तिनीहरूले-बलिदान-चढाए	त्यसैले
	<a href="#">H1568</a>	<a href="#">H0205</a>	<a href="#">H0389</a>	<a href="#">H7723</a>	<a href="#">H1961</a>	<a href="#">H1537</a>	<a href="#">H7794</a>	<a href="#">H2076</a>	<a href="#">H1571</a>
	מִזְבְּחֹתָם								
	तिनीहरूका-वेदीहरू								
	<a href="#">H4196</a>								

तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।

12	וַיִּבְרַח	יַעֲקֹב	שְׁרָה	אַרְם	וַיַּעֲבֹד	יִשְׂרָאֵל	בְּאִשָּׁה	וּבְאִשָּׁה	שָׁמֶר:
	र-भाग्यो	याकूब	मैदानतिर	अराम	र-सेवा-गर्यो	इसाएलले	स्त्रीको-लागि	र-स्त्रीको-लागि	भेडा-चरायो
	<a href="#">H1272</a>	<a href="#">H3290</a>	<a href="#">H0758</a>	<a href="#">H5647</a>	<a href="#">H3478</a>	<a href="#">H0802</a>	<a href="#">H0802</a>	<a href="#">H0802</a>	<a href="#">H8104</a>

“याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इसाएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेडाहरूको हेरचाह गर्यो।

13	וּבְנֵי	הַעֲלָה	יְהוָה	אֶת-	יִשְׂרָאֵל	מִמִּצְרַיִם	וּבְנֵי	נִשְׁמָר:
	र-अगमवक्ताद्वारा	निकाल्नुभयो	परमप्रभुले	लाई	इसाएललाई	मिश्रबाट	र-अगमवक्ताद्वारा	रक्षा-गरिनुभयो
	<a href="#">H5030</a>	<a href="#">H5927</a>	<a href="#">H3068</a>	<a href="#">H0853</a>	<a href="#">H3478</a>	<a href="#">H4714</a>	<a href="#">H5030</a>	<a href="#">H8104</a>

तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इसाएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्ताद्वारा इसाएललाई सुरक्षित राख्नुभयो।

יָשִׁיב	וְהִרְפָּתוּ	יִפְּשׁוּ	עָלֶיךָ	וְדַמְיוֹ	תִּמְרוּרִים	אֶפְרַיִם	הִכְעִיס	14
फिर्ता-गर्नुहुनेछ	र-उसको-अपमान	छोड्नुहुनेछ	उसैमाथि	र-उसको-रगतको-दोष	तीव्र-कटुतामा	एफ्राइमले	रिस-उठायो	
<a href="#">H7725</a>	<a href="#">H2781</a>	<a href="#">H5203</a>		<a href="#">H1818</a>	<a href="#">H8563</a>	<a href="#">H0669</a>	<a href="#">H3707</a>	
						אֶדְוִיָּו:	לְ	
						उसका-प्रभुले	उसलाई	
						<a href="#">H0136</a>		

तर एप्रेमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रेम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”